



मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड

MANUSHI LAGHUBITTA BITTYA SANSTHA LTD

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको ईजाजत प्राप्त राष्ट्रियस्तरको कार्यक्षेत्र भएको संस्था

केन्द्रीय कार्यालय बनेपा-१३, भैसेपाटी, काभ्रेपलाञ्चोक फोन नं. ०११-६६२७८५, ०११-६६३१२७

ईमेल: info@manushilbs.com.np, वेबसाईट https://manushilbs.com.np

Unaudited Financial Result (Quarterly) As at 4th Quarter (2083/03/32) of Fiscal Year 2082/83

Condensed Consolidated Statement of Financial Position As on Quarter Ended 32nd Ashar 2083

Amount in NPR

Particular	This Quarter Ending	Immediate Previous Year Ending
Assets		
Cash and Cash equivalent	163,352,797	298,965,211
Statutory Balance and Due from Nepal Rastra Bank	9,001,113	9,001,113
Placement with Bank & Financial Institutions	-	-
Derivative Financial Instruments	-	-
Other Trading Assets	-	-
Loan and Advances to MFIs and Cooperatives	-	-
Loan and Advances to Customers	1,543,396,000	1,255,170,610
Investment Securities	2,093,200	2,093,200
Current Tax Assets	12,898,513	3,502,721
Investment Property	-	-
Property and Equipment	3,467,845	4,347,006
Goodwill and Intangible Assets	171,108	251,338
Right of Use Assets	6,302,729	6,302,729
Deferred Tax Assets	6,086,670	6,086,670
Other Assets	49,772,620	4,192,680
Total Assets	1,796,542,596	1,589,913,277
Liabilities		
Due to Bank and Financial Institutions		
Due to Nepal Rastra Bank		
Derivative Financial Instruments		
Deposits From Customers	1,241,927,590.00	1,096,248,452.90
Borrowing	357,365,500.00	367,170,994
Current Tax Liabilities	11,558,741	4,614,846
Provisions	-	-
Deferred Tax Liabilities		-
Other Liabilities	64,427,422	23,810,542
Lease Liabilities	8,503,099	8,503,099
Debt Securities Issued		
Subordinated Liabilities		
Total Liabilities	1,683,782,352	1,500,347,934
Equity		
Share Capital	109,375,000	109,375,000
Share Premium		0
Retained Earning	(49,750,546)	(65,153,606)
Reserves	53,135,790	45,343,950
Total Equity	112,760,245	89,565,344
Total Liabilities and Equity	1,796,542,596	1,589,913,277

Condensed Statement of Profit or Loss For the Quarter Ended 32nd Ashar 2083

Amount in NPR

Particulars	Current Year		Previous Year	
	This Quarter	Upto this Quarter	This Quarter	Upto this Quarter (YTD)
Interest Income	54,386,480	215,845,640	155,397,096	201,343,006
Interest Expense	29,175,550	110,780,830	80,617,756	106,567,646
Net Interest Income	25,210,930	105,064,810	74,779,341	94,775,361
Fees and Commission Income	4,895,480	21,785,120	13,512,795	17,864,095
Fees and Commission Expense	0	0	0	0
Net Fee and Commission Income	4,895,480	21,785,120	13,512,795	17,864,095
Net Interest, Fee and Commission Income	30,106,410	126,849,930	88,292,135	112,639,455
Net Trading Income	0	0	0	0
Other Operating Income	2,159,690	10,824,700	5,108,879	7,188,809
Total Operating Income	32,266,100	137,674,630	93,401,014	119,828,264
Impairment Charge/(reversal) for loans and Other Losses	(17,054,630)	(6,443,590)	63,015,399	47,964,709
Net Operating Income	49,320,730	144,118,220	30,385,615	71,863,555
Operating Expense	29,612,809	105,589,085	73,201,773	102,759,420
Personnel Expenses	22,342,429	85,053,895	51,438,922	76,389,169
Other Operating Expenses	7,270,380	20,535,190	21,762,852	26,370,252
Operating Profit	19,707,921	38,529,135	(42,816,159)	(30,895,866)
Non Operating Income			0	0
Non Operating Expenses			0	0
Profit before Income Tax	19,707,921	38,529,135	(42,816,159)	(30,895,866)
Income Tax Expenses	5,912,376	11,558,741	603,837	4,179,925
Current Tax	5,912,376	11,558,741	603,837	4,179,925
Deferred Tax	0		0	0
Profit for the Year	13,795,545	26,970,395	(43,419,995)	(35,075,790)

Condensed Statement of Comprehensive Income For the Quarter Ended 32nd Ashar 2083

Amount in NPR

Particulars	Current Year		Previous Year	
	This Quarter	Upto this Quarter	This Quarter	Upto this Quarter (YTD)
Profit For the Period	13,795,545	26,970,395	(43,419,995)	(35,075,790)
Other Comprehensive Income		(2,967,509)		4,441,874
Gain/Loss on Investment		93,200		
Actuarial Gain/Loss on defined benefit plan		(4,332,499)		3,416,826
Income tax relating to above items		1,271,790		1,025,048
Total Comprehensive Income for the period		24,002,885		(30,633,916)
Earning Per Share				
Basic Earning Per Share		24.66		(32.07)
Diluted Earning Per Share		24.66		(32.07)

Ratios as per NRB Directive

Particulars	Current Year		Previous Year Corresponding	
	This Quarter	Upto this Quarter	This Quarter	Upto this Quarter
Capital Fund to RWA		5.70%		5.79%
Non Performing Loan (NPL) to total Loan		8.60%		11.37%
Total Loan Loss Provision to NPL		89%		106.24%
Cost of Fund		7.34%		7.9
Base Rate		14.27%		15.24%

Statement of Distributable Profit or Loss For the Quarter Ended 32nd Ashar 2083

Particular	Amount in NPR
Opening Retain Earning As on 2082.04.01	(65,153,606)
Net Profit or Loss as per Statement of Profit or Loss	26,970,395
1. Appropriation	6,068,339
a. General Reserve	5,394,079
b. Client Protection Fund	404,556
c. Corporate Social Responsibility Fund	269,704
Profit or (Loss) before Regulatory adjustment	(44,251,551)
Regulatory Adjustment	5,498,995
Transferred to Regulatory Reserve	5,498,995
Total Distributable Profit or Loss as on quarter ended Ashar 2083	(49,750,546)

Notes to Interim Financial Statement:

- The Interim Financial Statements have been prepared in accordance with Nepal Financial Reporting as issued by the Accounting Standard Board, Nepal and Carve out issued by ICAN.
- Loan and advances are presented net of impairment charges and include accrued interest.
- The Unaudited Financial Figures may Change if directed by Statutory Auditor/Supervisory Authorities
- The financial Statement has been updated in company's website :-https://www.manushilbs.com

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को अनुसूची १८ नियम २६ को उपनियम (१) संग सम्बन्धित आ.व. २०८२/८३ को चौथो त्रैमासिक प्रतिवेदन (२०८३/०३/३२)

१. वित्तीय विवरण :

क. त्रैमासिक अवधिको वासलात, नाफा-नोक्सान हिसाब सम्बन्धी विवरण: यसैसाथ प्रकाशित गरिएको छ।

ख. प्रमुख वित्तीय अनुपातहरू :

प्रति शेयर आम्दानी (वार्षिकीकरण)	मूल्य आम्दानी अनुपात	प्रति शेयर नेटवर्थ	प्रतिशेयर कूल सम्पत्तिको मूल्य	तरलता अनुपात
२४.६६	४६.६१	१०३.०९	१६४२	५.३८%

२. व्यवस्थापकीय विश्लेषण :

क. त्रैमासिक अवधिमा संस्थाको मौज्दात, आम्दानी र तरलतामा कुनै परिवर्तन भए सो को प्रमुख कारण सम्बन्धी विवरण: त्रैमासिक अवधिमा संस्थाको प्रति शेयर आम्दानी सकारात्मक रहेको छ। कर्जा लगानी पछिल्लो त्रैमासको तुलनामा ०.८५% ले वृद्धि भएको छ भने बचत ३.५५ % ले वृद्धि भएको छ। ऋणी सदस्य भने पछिल्लो त्रैमासको तुलनामा १.५३ % ले घटेको देखिन्छ। आगामी दिनहरूमा सदस्यहरूलाई उच्च विकास कार्यक्रम अन्तर्गत व्यावसायिक सीप तालिम प्रदान गरी सदस्यहरूलाई उच्चमी बन्न उत्प्रेरित गरी ऋणी सदस्य विस्तारमा जोड दिइनेछ।

ख. आगामी अवधिको व्यावसायिक योजना सम्बन्धमा व्यवस्थापनको विश्लेषणात्मक विवरण: वित्तीय संस्थाले हाल १४ वटा जिल्लाहरूमा रहेका ३६ वटा शाखा कार्यालयहरू मार्फत ३५,५३३ जना सदस्यहरूबाट जम्मा रु. १,२४१,९२७,५८० बचत संकलन गरेको छ भने १५,४९९ जना सदस्यहरूमा कृषि, व्यापार, साना तथा घरेलु उद्योग, सेवा व्यवसाय लगायत विभिन्न क्षेत्रहरूमा कर्जा प्रवाह गरी कूल रु १,६८२,९२९,३७० कर्जा लगानीमा रहिरहेको छ। बचत तथा कर्जा सुविधाका अतिरिक्त संस्थाले आफ्नो ग्राहक संरक्षण कार्यक्रम अन्तर्गत सदस्यहरूमा सुत्केरी सुविधा, उच्च विकास तालिम तथा गोष्ठी, राहत वितरण आदी जस्ता कार्यक्रमहरू समेत गरिरहेको छ। संस्थाले आगामी दिनहरूमा पनि सदस्यहरूलाई प्रदान गर्दै आईरहेको सेवालाई निरन्तरता दिदै वित्तीय पहुँच नपुगेका विपन्न तथा पिछडीएका समुदायहरूलाई लघुवित्त सेवा प्रदान गरी गरिबी तथा बेरोजगारीलाई न्यूनीकरण गर्न ठोस् योगदान पुर्‍याउने र ग्राहकवर्गमा दिगो तथा ग्राहकमैत्री लघुवित्त सेवा प्रदान गर्न प्रतिवद्ध रहेको छ।

ग. विगतको अनुभवबाट संगठित संस्थाको मौज्दात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि भएमा सो सम्बन्धी विश्लेषणात्मक विवरण: त्रैमासिक अवधिमा संस्थाको कर्जा विस्तारमा केहि सुधार आएको देखिन्छ। सदस्यहरूबाट कर्जाको मागमा वृद्धिसँगै संस्थाको कर्जा लगानी वृद्धिदर सकारात्मक रहेको देखिन्छ। तथाकथित रुपमा गठन भएका लघुवित्त संस्था विरुद्धको संघर्ष समिति तथा लघुवित्त संस्थाहरू विरुद्ध गलत अभिव्यक्तिहरू दिने, किस्ता नतिर्नाका लागि ऋणीहरूलाई भड्काउने तथा दवाव दिने, ऋण/व्याज मिनाहा हुन्छ भन्दै ऋणी सदस्यहरूमा भ्रुष्टा प्रचारबाजी गरी भ्रमित गर्ने, कर्मचारीहरूलाई केन्द्र सञ्चालन तथा किस्ता असुली नगर्नाका लागि धम्क्याउने तथा हातपात गर्ने जस्ता क्रियाकलापका कारण संस्थाको कारोबार र लघुवित्त क्षेत्रमा गम्भिर असर परेको देखिन्छ।

३. कानूनी कारवाही सम्बन्धी विवरण :

क. त्रैमासिक अवधिमा वित्तीय संस्थाले वा संस्थाको विरुद्ध कुनै मुद्दा दायर भएको छैन र त्यस्तो कुनै सूचना समेत प्राप्त भएको पनि छैन।

ख. वित्तीय संस्थाको संस्थापक वा सञ्चालकले वा संस्थापक वा सञ्चालकको विरुद्धमा प्रचलित नियमको अवज्ञा वा फौजदारी अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर गरेको वा भएको जानकारी प्राप्त भएको छैन।

ग. कुनै संस्थापक वा संस्थापकले वा संस्थापक वा सञ्चालक विरुद्ध आर्थिक अपराध गरेको सम्बन्धमा कुनै मुद्दा दायर भएको जानकारी प्राप्त भएको छैन।

४. वित्तीय संस्थाको शेयर कारोबार तथा प्रगतिको विश्लेषण :

क. धितोपत्र विनिमय बजारको खुल्ला बजार कारोबारले यस वित्तीय संस्थाको शेयरको बजार मूल्य निर्धारण हुने हुँदा व्यवस्थापनको यस सम्बन्धमा कुनै टिप्पणी रहेको छैन।

ख. यस त्रैमासको शेयर कारोबार सम्बन्धी विवरण:

अधिकतम मूल्य	न्यूनतम मूल्य	अन्तिम मूल्य	कारोबार दिन	कारोबार संख्या	कूल शेयर कारोबार कित्ता
१,४३७	१,११३	१,१४९.४०	६५	९४३	२९,६०८

५. समस्या तथा चुनौती :

लघुवित्त क्षेत्रमा अवैधानिक क्रियाकलाप गरिरहेको लघुवित्त विरुद्धको संघर्ष समितिले नेपालको लघुवित्त क्षेत्रमा गम्भिर प्रभाव पारिरहेकोमा यस वित्तीय संस्था पनि त्यसबाट अछुतो रहन सकेको छैन। लघुवित्त क्षेत्रमा देखिएको सदस्य/कर्जामा दोहोरोपना, बहु बैंकिङ्ग, तरलता संकट, बैंक तथा वित्तीय संस्थाहरूबाट उपलब्ध विपन्न वर्ग कर्जाको व्याजदर अपेक्षाकृत रुपमा नघटेको, नियमनकारी निकायहरूबाट हुने नीतिगत परिवर्तनबाट सृजना हुन सक्ने असर आदि वित्तीय संस्थाको समस्या तथा चुनौतीहरू हुन्। वित्तीय संस्थामा रहेका दक्ष तथा अनुभवी जनशक्तिको उचित व्यवस्थापन गरी कर्मचारीहरूलाई समय सापेक्ष तालिम प्रदान गरिएको, समयानुकूल व्यावसायिक रणनीतिहरू तयार गरिएको तथा वित्तीय संस्थाको सेवामा विविधिकरण गरी वित्तीय संस्थाको समस्या तथा चुनौतीलाई समाधान गर्ने प्रयत्न गरिएको छ।

६. संस्थागत सुशासन :

यस वित्तीय संस्था संस्थागत सुशासन कायम गर्न सदैव प्रतिवद्ध रहेको छ। संस्थागत सुशासनमा ध्यान दिदै संस्थाले अन्य विषयहरूका अतिरिक्त देहाय अनुसारका कदमहरूको समेत अवलम्बन गरेको छ।

क. यस संस्थाको संचालक समिति, व्यवस्थापन, सेयरधनीहरू लगायत सम्पूर्ण सरोकारवालाहरूको हित संरक्षण तथा सम्बर्द्धन गर्न वित्तीय संस्था सदैव प्रतिवद्ध रहेको छ। नेपाल राष्ट्र बैंक तथा विद्यमान ऐन, कानून र अन्य नियमनकारी निकायहरूको निर्देशनको पालना गरी संस्थागत सुशासनको निरन्तर परिपालनाको लागि संचालक समितिले विभिन्न नीति, नियम तथा कार्यविधिहरू तर्जुमा गर्ने तथा आवश्यकता अनुसार संशोधन गर्ने गरेको र उक्त नीति तथा निर्देशनहरूलाई व्यवस्थापनले कार्यान्वयन गर्दै आईरहेको छ।

ख. संस्थाले आफ्नो कारोबारलाई चुस्त, दुरुस्त राख्न तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी बनाउन संचालक समिति तथा व्यवस्थापन तहमा लेखापरिक्षण समिति, जोखिम व्यवस्थापन समिति, सम्पत्ति शुद्धिकरण अनुगमन समिति तथा अन्य आवश्यक समिति, उपसमितिको गठन गरेको छ। उक्त समिति तथा उपसमितिको नियमित रुपमा बैठक बसी काम गर्ने क्रममा देखिएका कमी कमजोरीहरूलाई सुधार गर्ने सन्दर्भमा व्यवस्थापनलाई आवश्यक निर्देशनहरू दिने गरेको छ।

ग. केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरूको लेखा तथा आन्तरिक नियन्त्रण प्रणालीलाई प्रभावकारी तथा चुस्त दुरुस्त बनाई राख्न शाखाहरूमा त्रैमासिक रुपमा सुपरिवेक्षण तथा अर्धवार्षिक रुपमा आन्तरिक लेखापरिक्षण हुँदै आईरहेको छ। सुपरिवेक्षण तथा लेखापरीक्षणले औल्याएका कमी कमजोरीहरूलाई यथाशिघ्र सुधार गरिएको छ।

७. सत्य तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण :

आजको मितिसम्म यस प्रतिवेदनमा उल्लिखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रुपमा उत्तरदायित्व लिन्छु। साथै म यो उद्घोष गर्दछु की मैले जाने बुझे सम्म यस प्रतिवेदनमा उल्लिखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सुसूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाईएको छैन।